

2017-18 मा 7 र 12 ग्रेडमा जाने विद्यार्थीहरूको लागि महत्वपूर्ण जानकारी

आयोवाको सार्वजनिक स्वास्थ्य विभाग (Iowa Department of Public Health - IDPH) ले 7 र 12 ग्रेड मा भर्ना हुने विद्यार्थीहरूको लागि अनिवार्य सुइहरूका सन्दर्भमा नयाँ निर्देशन दिएको छ। यी नियमहरू 2017-18 स्कूल सत्रमा जाने विद्यार्थीहरूलाई लागू हुनेछ। यी आवश्यक सुइहरूका सन्दर्भमा आफ्नो प्राइमरी केअर डाक्टर सँग सम्पर्क गर्नुहोस्, र सकेसम्म चाँडै स्कूल नर्सलाई यसका फारमहरू पेश गर्नुहोस्। **विद्यार्थीहरूलाई क्लासमा जाने अनुमति हुने छैन जब सम्म फारमहरू बुझाएको हुदैन। यो राज्य सरकारको आवश्यकता हो, र यसमा स्कूल डिस्ट्रिक्टको नियन्त्रण छैन।**

परिवर्तनमा निम्न कुरा आवश्यक छ:

- 7th ग्रेड प्रवेश गर्ने विद्यार्थी (यदि सेप्टेम्बर 15, 2004 पछि जन्मेको भए) - मेनिंगोकोक्सल (मेनिन्जाइटिस) सुइको 1 खुराक 10 वर्षमा वा पछि लिएको - 16 वर्षमा 1 बुस्टर खुराक चाहिन्छ।
- 12th ग्रेड प्रवेश गर्ने विद्यार्थी (यदि सेप्टेम्बर 15, 1999 पछि जन्मेको भए) - मेनिंगोकोक्सल (मेनिन्जाइटिस) सुइको 2 खुराक, अथवा 1 खुराक यदि विद्यार्थीले 16 वर्ष वा बढी उमेरमा 1 खुराक लिएको छ भने।

मेनिंगोकोक्सल (मेनिन्जाइटिस) एउटा गम्भीर रोग हो। उपयुक्त उपचार हुँदा-हुँदै पनि लगभग 10-15% मेनिन्जाइटिस रोग लागेका मान्छेको ज्यान जान्छ। जो त्यस रोग देखि ठीक हुन्छन्, त्यसमा झन्डै 20% जतिलाई रोगको गम्भीर साइड-इफेक्ट हुन सक्छ, जस्तै स्थायी रूपमा कान नसुन्ने, हात्-खुट्टा गुमाउने, वा मस्तिष्कमा क्षति हुने। मेनिंगोकोक्सल खोप धेरै सुरक्षित छ र संक्रमण रोक्न 85-100% प्रभावकारी छ। मेनिंगोकोक्सल खोप लाउनु पर्ने आवश्यकताले विद्यार्थी, साथीहरू, परिवार र समुदाय सुरक्षित राख्न मद्दत गर्नेछ।

यदि तपाईंको नानि 2017-18 स्कूल सत्रमा 7th वा 12th ग्रेडमा जादैछन भने, कृपया तपाईंको प्राइमरी डाक्टर सँग मेनिंगोकोक्सल सुइ बारे कुरा गर्नुहोस्। यदि तपाईंको प्राइमरी डाक्टर छैन भने, कृपया स्कूल नर्स अथवा DMPS को स्वास्थ्य सेवा विभाग (Health Services Department) लाई 515-242-7618 मा कुनै एउटा डाक्टरको रेफरलका लागि संपर्क गर्नुहोस्।

भवदिय,



Marci Cordaro, RN, MSN
Health Services Supervisor
Des Moines Public Schools
515-242-7618

Marci.cordaro@dmschools.org

Health Services

2323 Grand Ave. | Des Moines, Iowa 50312 | P: 515-242-7618 | F: 515-242-8286
www.dmschools.org | facebook.com/dmschools